



रामपुर नगरपालिका

स्थानीय राजपत्र

खण्ड: ३

संख्या: २ मिति: २०७६/०५/२८

भाग - २

रामपुर नगरपालिकाको
हाइटेक पोलिहाउस संचालन तथा कृषि अनुदान वितरण कार्यविधि,
२०७६

पृष्ठभूमि: रामपुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामपुर पाल्पा, कृषि तथा पशु विकास शाखा परिसर भित्र गत आर्थिक वर्ष आ.व.२०७५/७६ मा २.५ रोपनी क्षेत्रफलमा ३६ मिटर लम्बाई, ३६ मिटर चौडाई रहेको हाइटेक पोलिहाउस निर्माण गरिएको हो । यस नगरपालिका अन्तर्गत कृषि शाखा मार्फत संचालन हुने कृषि कार्यक्रम संचालन तथा कृषि शाखा परिसरमा निर्माण भएको उक्त हाइटेक पोलिहाउस संचालन गर्न स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १०२ को अधिकार प्रयोग गरि रामपुर नगरपालिका द्वारा "हाइटेक पोलिहाउस संचालन तथा कृषि अनुदान वितरण कार्यविधि -२०७६" लागु गरिएको छ ।

खण्ड १

१. संक्षिप्त नाम , प्रारम्भ र परिभाषा :

- १.१. यो कार्यक्रमको नाम "हाइटेक पोलिहाउस संचालन कार्यविधि -२०७६" रहेको छ ।
- १.२. यो कार्यविधि नगर कार्यपालिका बाट स्वीकृत भएको मितिबाट लागु हुनेछ ।
- १.३. बिषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा :
 - क) "कार्यपालिका"भन्नाले रामपुर नगरपालिकाको कार्यपालिकालाई सम्झनु पर्दछ ।
 - ख) "कृषि शाखा" भन्नाले यस नगरपालिकाको कृषि शाखा वा उपशाखा वा इकाई वा कृषि सेवा केन्द्रलाई जनाउनेछ ।
 - ग) "हाइटेक पोलिहाउस"भन्नाले उच्च प्रविधिको तरकारी टनेल हो जसमा मौसमी तथा बेमौसमीतरकारीहरु लगाउन सकिन्छ । टनेलभित्र तरकारी लगाउदा गर्मीयाममासेन्सर मार्फत कुलिंग प्याड र फ्यानको प्रयोग गरि चिसो तापक्रम र हावामा सापेक्षित आद्रता कायम गर्ने, थोपा सिंचाई प्रविधि, सेड नेट द्वारा घामको तापक्रम छेक्ने, किरा छेक्ने जालीको प्रयोगले बिरुवामा किरा लाग्नबाट बचाउने, जाडो याममा रोलिङ्ग यु.भी. प्लास्टिक द्वारा बाहिरको भन्दा तापक्रम वृद्धि गराई बिरुवालाई आवश्यक तापक्रम मान कायम गर्नेजस्ता विशेषता रहन्छन । यसले कृषकहरुलाई आधुनिक प्रविधिबारे जानकारी गराउन सहयोग पुग्दछ ।
 - घ) "समिति"भन्नाले सम्बन्धित हाइटेक पोलिहाउस संचालन तथा कृषि अनुदान वितरण समितिलाई सम्झनु पर्दछ ।
 - ङ) "कृषि अनुदान"भन्नाले रामपुर नगरपालिका अन्तर्गत कृषि शाखा बाट संचालन हुने कृषि विकास कार्यक्रम, नगरस्तरीय कृषि कार्यक्रम, संघीय सरकारबाट हस्तान्तरित कृषि विकास कार्यक्रमलाई जनाउने छ ।

खण्ड २

२. उद्देश्य

- क) हाइटेक पोलीहाउस र कृषि अनुदान मार्फत कृषि क्षेत्रको आधुनिकरणमा योगदान पुर्याउनेगरी छनोट गरिएको बाली/बस्तुहरुको उत्पादन र उत्पादकत्व वृद्धि तथा रोजगारी सिर्जना गर्ने ।
- ख) मौसमी तथा बेमौसमी तरकारी, बिरुवा उत्पादन गरि स्थानीय कृषि उपज मार्फत नगर क्षेत्रलाई स्थानीय उत्पादनमा निर्भर बनाउन सहयोग पुर्याउने ।
- ग) कृषि सम्बन्धि तालिम संचालन गर्ने ।
- घ) कृषि पर्यटनको विकास गर्ने ।
- ड) कृषि विकास कार्यक्रमको अनुदान वितरणमा महत्वपूर्ण निर्णय तथा कृषक छनोट गरि कृषि व्यवसायलाई प्रबर्धन गर्ने ।

खण्ड ३

३. हाइटेक पोलीहाउसको संचालन प्रक्रिया

३.१. हाइटेक पोलीहाउस संचालनको लागि निम्न सदस्य रहेको हाइटेक पोलीहाउस संचालन तथा कृषि अनुदान वितरणसमिति रहनेछ ।

- संयोजक: नगरप्रमुख
- सदस्य: प्रमुख प्रशासकीय अधिकृत
- सदस्य: नगरकार्यपालिका आर्थिक विकास समिति संयोजक वा निजले तोकेको सो समितिको सदस्य ।
- सदस्य: पशुसेवा शाखा प्रमुख
- सदस्य: नगर प्रमुखले तोकेको १ जना कृषि बिज्ञ/प्राबिधिक
- सदस्य: सचिव कृषि शाखा प्रमुख

आवश्यकता बमोजिम समितिले कार्यालयका कर्मचारी वा जनप्रतिनिधि एवं कृषकहरुलाई बैठकमा आमन्त्रण गर्न सक्नेछ ।

३.२. यस आर्थिक बर्ष २०७६/७७ मा यस हाइटेक पोलीहाउस यस रामपुर नगरपालिकाको कृषि शाखा मार्फत संचालन गरिने छ र आगामी आर्थिक बर्ष देखि सोहि संरचना संचालन गर्न कुनै कृषि समूह/कृषि सहकारी/कृषि फर्म/कृषक लाई संचालक समितिले आवश्यक परेमा जिम्मा दिन सक्नेछ ।

३.३. हाइटेक पोलीहाउस संचालन समितिले यस संरचना संचालन, कृषि उत्पादन, बजारीकरण लगायत सम्पूर्ण कार्यको निर्णय गर्न सक्नेछ ।

- ३.४. यस हाइटेक पोलीहाउस संरचना तथा खेति प्रणाली संचालन भैसकेपछि भ्रमण गर्न आउने व्यक्ति/कृषि समूह/विधार्थी लाई नगर सभाले तोके बमोजिमको प्रवेश शुल्क लिइनेछ। कृषि समुहमा भ्रमण अवलोकन गर्न आउने कृषक समुहलाई रु १०००, एक जना व्यक्ति को रु १०० र एक जना विधार्थीको रु ५० प्रवेश शुल्क कायम गरि समितिले आवश्यकता अनुसार हेरफेर गर्न सक्नेछ ।
- ३.५. समितिको बैठक बसेवापतको बैठक भत्ता नगरपालिकाको नियमानुसार पदाधिकारीले प्राप्त गर्ने छन् ।

खण्ड ४

४. कृषि विकास कार्यक्रमको अनुदान वितरण सम्बन्धी प्रक्रिया
- ४.१. कृषि शाखा मार्फत अनुदानमा वितरण हुने कृषि कार्यक्रमहरूको समितिले निर्णय गरे पश्चात कम्तिमा १५ दिने सूचना प्रकाशन गर्नुपर्नेछ ।
- ४.२. कृषकहरू/कृषि फार्म/कृषि समूह/कृषि सहकारिहरूले सूचना बमोजिम समय सीमामा आवश्यक कागजातका साथ निवेदन दिनुपर्नेछ ।
- ४.३. प्राप्त निवेदनका आधारमा खण्ड ४ बमोजिम गठित समितिले कृषक/कृषि समूह/कृषि सहकारीको व्यवसायिकता, सक्रियता, खेति गर्ने क्षेत्रफल, उपयुक्त ठाउ वा समितिले तोकेको अन्य मापदण्डलाई आधार मानी निवेदकलाई अनुदानको लागि छनोट गर्नेछ ।
- ४.४. समितिले आवश्यक देखेमा अनुदानमा छनोट गर्नु पूर्व वा अनुदान दिएपछि अनुगमन गर्न सक्नेछ ।
- ४.५. कृषि कार्यक्रम संचालनको लागि कार्यक्रमको आवश्यकता अनुसार मापदण्ड वा नर्म्स समेत समितिले निर्धारण गर्न सक्नेछ ।

खण्ड ५

५. विविध : यस कार्यविधिमा उल्लेख भएका बाहेक अन्य कुराहरू प्रचलित नियम, कानून, निर्देशिका बमोजिम हुनेछ । यस कार्य विधिले व्यवस्था गरेको कुनै प्राबधान कार्यन्वयन गर्दा बाधा अड्काउ फुकाउन परेमा समितिको क्षेत्रभिन्न पर्ने समितिले अन्य जटिल नितिगत अवस्थामा कार्यपालिकाले बाधा अड्काउ फुकाउन सक्नेछ ।

प्रमाणीकरण मिति:- २०७६/०५/२८

आज्ञाले

बाबुराम अर्याल

प्रमुख प्रशासकीय अधिकृत